



स्थानीय राजपत्र

यशोधरा गाउँपालिकाद्वारा प्रकाशित

खण्ड: ६) संख्या: १ मिति: असोज ०७ गते २०७९

भाग : २

यशोधरा गाउँपालिका

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ उपदफा (१) बमोजिम यशोधरा गाउँपालिकाको गाउँसभाले बनाएको तल लेखिए बमोजिमको कार्यविधि सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ ।

"यशोधरा गाउँपालिकाको "घ" वर्गको निर्माण व्यवसायी
इजाजतपत्र (प्रथम संसोधन), २०७९

प्रस्तावना:

प्रस्तावना:- यशोधरा गाउँपालिकाको "घ" वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धि कार्यविधि २०७५ संसोधन गर्न बन्नुपर्ने भएकोले यो कार्यविधि प्रथम संसोधन २०७९ गाउँकार्यपालिकाले यो कार्यविधि संसोधन गरेको छ ।

संक्षिप्त नाम र प्रारम्भ:-

- (क) यस कार्यविधिको नाम "यशोधरा गाउँपालिकाको "घ" वर्गको निर्माण व्यवसायी इजाजतपत्र (प्रथम संसोधन - २०७९ रहेको छ ।
- (ख) यो कार्यविधि यशोधरा गाउँपालिकाका क्षेत्रभर लागु हुनेछ ।
- (ग) यो कार्यविधि स्थानीय राजपत्रमा प्रकाशन भएपछि तुरन्त प्रारम्भ हुनेछ ।

**कार्यविधिको नाम: यशोधरा गाउँपालिकाको "घ" वर्गको
निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि, २०७५
(पहिलो संसोधन २०७९)**

क्र.सं.	अनुसूचि / दफा / बुदा	साविकको व्यहोरा	संसोधन प्रस्ताव	कारण
१.	बुदा नं.२ नयाँ इजाजतपत्र सम्बन्धी व्यवस्था को दफा २	बुदा नं.२ को दफा २ मा अनुसूचि-५ बमोजिम योग्यता भए नभएको सम्बन्धमा सिभिल इन्जिनियर / सब इन्जिनियर सहित सदस्य भएको समितिलाई जाँचबुझ गराउनु पर्नेछ ।	बुदा नं.२ को दफा २ मा अनुसूचि-५ बमोजिम योग्यता भए नभएको सम्बन्धमा जाँच बुझ गर्न देहाय बमोजिम समिति रहनेछ । संयोजक - प्रमुख प्रशासकीय अधिकृत सदस्य - गा.पा. अध्यक्षले तोकेको कार्यपालिका सदस्य सदस्य - इन्जिनियर सदस्य - प्रशासन शाखा प्रमुख सदस्य - योजना इकाई प्रमुख सदस्य - सब इन्जिनियर	अनुसूचि-५ बमोजिम योग्यता भए नभएको सम्बन्धमा जाँचबुझ गर्न आवश्यक भएको हुदाँ

			सदस्य सचिव - राजस्व शाखा प्रमुख	
२.	अनुसूचि- २ कार्यविधिको दफा २ को उपदफा (१) र दफा ३ को उपदफा (३) संग सम्बन्धित	१. ईजाजतपत्र दस्तुर रु १०००।- २. ईजाजतपत्र नवीकरण दस्तुर रु १०००।- ३. ईजाजतपत्र नवीकरण थप दस्तुर रु २०००।- ४. ईजाजतपत्र प्रतिलिपी दस्तुर रु ५००।-	१. ईजाजतपत्र निवेदन दस्तुर रु ५००।- २. ईजाजतपत्र दस्तुर रु १००००।- ३. ईजाजतपत्र नवीकरण दस्तुर रु ५०००।- ४. ईजाजतपत्र नवीकरण थप दस्तुर रु ३०००।- ५. ईजाजतपत्र प्रतिलिपी दस्तुर रु २०००।- ६. ईजाजतपत्र खारेजी दस्तुर रु १५००।-	छिमेकी स्थानीय तहहरुको तुलनामा आन्तरिक आम्दानीको स्रोत साधन अत्यन्तै न्यून भएको हुदाँ ।
३.	अनुसूचि- ५ को ३ (क)	ट्रिपर / ट्याक्टर (एक / एक थान)	ट्रिपर वा ट्याक्टर (एक थान)	छिमेकी स्थानीय तहहरु संग मिलान गर्न ।

आज्ञाले,

नाम: तेज बहादुर सिंह

प्रमुख प्रशासकीय अधिकृत